


तालिम व्यवस्थापन तथा संचालन कार्यविधि

२०७६

कार्यपालिकाको मिति २०७६।४।२७ को वैठकमा स्वीकृत
पहिलो संशोधन मिति २०७९।३।०४।१६ गते



मल्लरानी गाउँउपालिका
गाउँउकार्यपालिकाको कार्यालय
खलंगा, प्यूठान

तालिम व्यवस्थापन तथा संचालन कार्यविधि

२०७६

पृष्ठभुमि :

स्थानीय श्रोत साधनको परिचालन, विकास कार्यक्रम संचालन तथा व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि गर्न सकेमा मात्रै जनताहरूमा सुशासनको अनुभूति दिलाउन सकिने हुँदा मानवीय विकासमा जोड दिनुपर्ने आवश्यकता देखिन्छ । यसरी हेर्दा कुनैपनि क्षेत्रको विकासमा शिक्षित, स्वस्थ एवं सीपयुक्त, गुणस्तरीय जनशक्ति अति नै महत्वपूर्ण भएकाले स्थानीय श्रोत र साधनको अधिकतम परिचालन गरी विकास निर्माण कार्यलाई दीगो तथा निरन्तरता दिन, विकासको प्रतिफल सबै वडामा समानरूपमा वितरण गर्न र नागरिकहरूलाई स्वरोजगार बनाउन सक्षम तथा दक्ष जनशक्तिको विकास गर्न आवश्यक पर्ने भएकाले विभिन्न तालिम, गोष्ठि, अभिमुखिकरण जस्ता मानव संशाधन विकासका क्रियाकलापहरू संचालन गरी सेवा तथा कार्य दक्षतामा अभिवृद्धि गर्न बान्धनीय देखिएकाले स्थानीय शासन संचालन ऐन, २०७४ को दफा १०२ को उपदफा २ बमोजिम मल्लरानी गाँउपालिकाले यो कार्यविधि तयार गरी लागू गरेको छ ।

परिच्छेद - १

१. संक्षिप्त नाम र प्रारम्भ :

(१.१) यस कार्यविधिको नाम तालिम व्यवस्थापन तथा संचालन कार्यविधि २०७६ रहेको छ ।

(१.२) यो कार्यविधि मल्लरानी पालिकाको गाँउसभा बैठकले स्वीकृत गरेको मिति देखि लागू हुने छ ।

२. परिभाषा :

विषयवा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा

(१) “तालिम”भन्नाले मानवीय ज्ञान, सीप र धारणामा सकारात्मक परिवर्तन ल्याउने मानव संशाधन विकासका लागि संचालन गरिने क्रियाकलापहरू सम्भनु पर्दछ ।

(२) “मानव संशाधन विकास”भन्नाले कुनैपनि प्रकारको सीप, क्षमता अभिवृद्धि सम्बन्धी तालिम, गोष्ठि, सेमिनार, सम्मेलन, अभिमुखिकरण जस्ता क्रियाकलापहरू सम्भनु पर्दछ ।

(३) “सहजकर्ता वा प्रशिक्षक” भन्नाले मानव संशाधन विकाससँग सम्बन्धित कुनै पनि विषयको ज्ञान, सीप भएको र उक्त ज्ञान, सीप अरुलाई प्रवाह गर्ने व्यक्तिलाई सम्भनु पर्दछ ।

(४) “कार्यक्रम संयोजक” भन्नाले मानव संशाधन विकास का लागि संचालन गरिएको तालिमको सम्पूर्ण व्यवस्थापकिय पक्ष संयोजन गर्ने व्यक्तिलाई सम्भनु पर्दछ ।

(५) “कार्यक्रम सहयोगी” भन्नाले मानव संशाधन विकास का लागि संचालन गरिएको तालिमको सम्पूर्ण व्यवस्थापकिय पक्षमा सहयोग पुर्याउने व्यक्तिलाई सम्भनु पर्दछ ।

(६) “मसलन्द” भन्नाले तालिम संचालन गर्दा लाग्ने आवश्यक सामग्रीहरू जस्तै: मार्कर, मेटाकार्ड, ब्राउनपेपर, मास्किङ टेप आदिलाई सम्भनु पर्दछ ।

(७) “प्रस्ताव” भन्नाले तालिम संचालन गर्नु पूर्व पेश गरिएको कार्ययोजना सहितको विस्तृत खाका सम्भनु पर्दछ ।

(८) “गाँउपालिका”भन्नाले मल्लरानी गाँउपालिका सम्भनु पर्दछ ।

परिच्छेद-२

लक्ष, उद्देश्य, नीति

२.१ कार्यविधिको लक्ष

- स्थानीय तहमा आवश्यक, उपयुक्त सीप, क्षमता एवं मानवीय संशाधनको विकास गरी गाँउपालिकाको समष्टिगत आर्थिक तथा समानुपातिक विकासका लागि चाहिने संयन्त्र तथा श्रोतको विकास गर्दै संस्थागत रूपमा सुदृढ गर्ने ।
- गाँउपालिका क्षेत्रमा समयानुकूल स्वरोजगारमुलक मानविय संसाधनको विकास गर्दै गरिबी न्यूनिकरणमा टेवा पुर्याउने ।

२.२ कार्यविधिको उद्देश्य

- भौतिक विकास, आर्थिक विकास, सामाजिक विकास लगायत अन्य पक्षहरूमा आवश्यक पर्ने मानवीय विकासको आवश्यकता एवं अनिवार्यताको पक्षमा वकालत गर्ने ।
- गाँउपालिका तहमा नागरिकहरूको सशक्तिकरण, आयमूलक/सीपमूलक तालिम, गोष्ठी, अभिमुखीकरण, अध्ययन् भ्रमणको आयोजना एवं नविनतम सुचना प्रविधिबाट ज्ञान, सीप र धारणामापरिवर्तन ल्याई गाँउ तहमा दक्ष जनशक्ति तयार गर्ने ।

- निर्वाचित जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको आवश्यकता अनुसारको तालिम, गोष्ठी, अभिमुखिकरण आदि संचालन गरी सेवा तथा कार्य दक्षतामा अभिवृद्धि गर्ने ।
- मानव संशाधन विकासका कृयाकलापहरु संचालन गर्ने विधिमा एकरूपता ल्याउने ।

२.३ कार्यविधिको नीति

- जिल्लामा मानव संशाधन विकास सम्बन्धी कार्य गर्ने निकायहरु विच समन्वय गर्ने ।
- मानव संशाधन विकासका क्रियाकलापहरुलाई सबै वडाका विकट क्षेत्रसम्म पुर्याउने ।
- मानव संशाधन विकासका क्रियाकलापहरुको लेखाजोखा राख्ने, अनुगमन/मुल्याङ्कन गर्ने एवं प्रतिवेदन तयार गरी सूचना शाखामा उपलब्ध गराउने ।
- मानवीय संशाधन विकाससँग सम्बन्धित क्रियाकलापहरुका लागि गाँउसभावाट उपयुक्त बजेट विनियोजित गर्ने ।
- मानवीय संशाधन विकाससँग सम्बन्धित कुनैपनि क्रियाकलापहरु संचालन गर्दा प्रस्तावलाई अनिवार्य बनाई प्रस्तावमा एकरूपता ल्याउने ।
- मानवीय संसाधन विकासका योजना र कृयाकलाप लाई लौगक तथा सामाजिक समावेश बनाईने ।

परिच्छेद ३

मानव संशाधनसँग सम्बन्धित क्रियाकलापहरु

यस कार्यविधिका आधारमानिर्वाचित जनप्रतिनिधिहरु, कर्मचारीहरु, सरकारी एवं गैर सरकारी संस्था, सामूदायिक संस्था, उपभोक्ता समितिका पदाधिकारीहरु एवं विपन्न एवं पछाडि पारिएकाहरुको क्षमता तथा सीप विकासका लागि आवश्यकता अनुसार तपसिलका कार्यक्षेत्रमा क्रियाकलापहरु संचालन गरिनेछ। उक्त कार्यक्षेत्रमा आवश्यकता पहिचान (**Need Assessments**)लाई आधार मानी विभिन्न सीपमूलक, आयमूलक, क्षमता अभिवृद्धि तालिम/गोष्ठी/सेमिनार अन्तर्क्रिया जस्ता क्रियाकलापहरु संचालन गरिनेछ ।

- ◆ योजना तर्जुमा तथा अनुगमन/मुल्यांकन प्रकृया
- ◆ संस्थागत विकास
- ◆ सामाजिक परिचालन
- ◆ नेतृत्व विकास
- ◆ समुह व्यवस्थापन
- ◆ सशक्तिकरण
- ◆ प्रजनन् स्वास्थ्य,
- ◆ महिला अधिकार/महिला सशक्तिकरण/लौगिक समानता
- ◆ बाल अधिकार/बालमैत्री स्थानीय शासन
- ◆ दलित, जनजाति, अपांग तथा अन्य सुविधाविमुख वर्गको सशक्तिकरण
- ◆ द्वन्द्व पिडित/पिछडा वर्ग/लोपोन्मुख अल्पसंख्यक वर्गको सशक्तिकरण
- ◆ सामाजिक सुरक्षा
- ◆ पंजिकरण
- ◆ स्थानीय सरकार संचालन ऐन
- ◆ सुशासन
- ◆ प्राविधिक शिप विकास
- ◆ लेखा व्यवस्थापन
- ◆ मानव संसाधन
- ◆ पूर्ण सरसफाई
- ◆ प्रस्ताव तथा प्रतिवेदन लेखन
- ◆ सामाजिक परिक्षण
- ◆ सार्वजनिक लेखापरिक्षण
- ◆ सार्वजनिक सुनुवाई

- ◆ राजश्व अभिवृद्धि
- ◆ एकीकृत सम्पत्ति कर
- ◆ ब्यवस्थापनका विविध पक्षहरु जस्तै : विकास ब्यवस्थापन, द्रुन्द ब्यवस्थापन, कार्यालय ब्यवस्थापन, रेकर्ड ब्यवस्थापन, सुचना ब्यवस्थापन आदि
- ◆ क्षमता विकासका विभिन्न आयामहरु
- ◆ सीप विकास सम्बन्धी तालिमहरु
- ◆ ज्ञान, सीप र धारणामा परिवर्तन ल्याउने कुनैपनि गतिविधिहरु
- ◆ सरसफाई सम्बन्धी
- ◆ फोहर ब्यवस्थापन
- ◆ नर्सरी स्थापना र ब्यवस्थापन

परिच्छेद ४.

तालिम संचालन सम्बन्धी ब्यवस्था

४.१ तालिम संचालन प्रक्रिया

गाँउ वा बडा तहमा संचालन हुने कुनैपनि तालिमले देहायको प्रक्रिया पूरा गरेको हुनुपर्नेछ ।

- तालिम कार्यक्रमहरु संचालन गर्दा अनुसूचि १ को ढाँचामा अनिवार्यरूपमा प्रस्ताव पेश गर्नुपर्नेछ । साथै यसै कार्यविधिको मापदण्ड अनुरूप नै खर्चको विनियोजन समेत गर्नुपर्नेछ ।
- वैयक्तिक विवरण (**Biodata**) का आधारमा प्रशिक्षक/सहजकर्ताको छनोट गर्नुपर्नेछ । गाँउपालिकाले आर्थिक वर्षको सुरु महिनामा वैयक्तिक विवरण (**Biodata**) का आधारमा प्रशिक्षक/सहजकर्ताको रोष्टर तयार गर्नुपर्नेछ । सम्बन्धित विषय विज्ञ वा कम्तिमा ७ दिनको **TOT** गरेको हुन पर्ने ।
- गाँउतहमा संचालन हुने तालिमको हकमा गाँउपालिकाले र बडा तहमा संचालन हुने तालिमको हकमा सम्बन्धित बडाले सहभागीको छनोट गर्नुपर्नेछ । सहभागीको छनोट गर्दा बालबालिकासँग सम्बन्धित तालिमको हकमा १८ वर्ष मूनिका, ज्येष्ठ नागरिकको हकमा ६० वर्ष माथिका र बाँकिको हकमा १८ देखि ५८ वर्ष उमेर समूहको हुनुपर्नेछ । तालिमको प्रकृति हेरी उमेर समूहमा हेरफेर हुन सक्नेछ ।
- गाँउसभाबाट पारित वार्षिक कुनै कार्यक्रम संघसंस्था मार्फत संचालन गर्नुपरेमा न्यूनतम ७ दिनको सार्वजनिक सूचना प्रकाशन गरी अनुसूचि १ को ढाँचामा प्रस्ताव पेश गर्न लगाउने र कार्यपालिका बैठकबाट गठित प्रस्ताव मूल्यांकन समितिको सिफारिसका आधारमा प्रस्ताव छनोट गर्नुपर्नेछ ।
- गाँउसभाबाट पारित वार्षिक बजेट तथा कार्यक्रममा तोकिएको बाहेक अन्यको हकमा गाँउपालिकाको विकट बडा/गाउँ/टोल, दलित, आदिबासी/जनजाती, अपांग लगायतको पछाडि पारिएको वर्गलाई सम्बोधन हुने गरी कार्यक्रम तर्जुमा गर्नुपर्नेछ ।

परिच्छेद ५.

तालिम संचालन सम्बन्धी मापदण्ड

गाँउपालिका तथा बडा तहमा संचालन हुने तालिम कार्यक्रमहरुसंचालन सम्बन्धी खर्चको मापदण्ड(**Norms**) देहायनुसार कायम गरी एकरूपता ल्याईनेछ ।

सि. नं.	प्रयोजन	दर	शर्तहरु (बजेटको अवस्थालाई दृष्टिगत गर्ने)	कैफियत
बढीमा १ हप्ता सम्मको कार्यक्रमको लागि				
१	क्षमता विकास/सीप विकास तालिम एवं कार्यपत्र प्रस्तुतिका लागि सहजिकरण गरे वापतको पारिश्रमिक प्रति सत्र/प्रति कार्यपत्र	१८००। गाँउपालिका स्तरमा १,०००। बडा स्तरमा	<ul style="list-style-type: none"> ● १ दिनमा ४ सत्र भन्दा बढि राज्ञ नपाईने । ● १ जनालाई औचित्य हेरी बढीमा २ सत्र सम्म दिन सकिनेछ । ● वास्तविक यातायात खर्च उपलब्ध गराउन सकिने ● जिल्ला बाहिरको भए नियमानुसार दै.भ्र.भ. उपलब्ध गराउन सकिने 	

			<ul style="list-style-type: none"> ● सो भन्दा बढि दिनुपर्ने अवस्था भए संचालक समितिको निर्णय गराई दिन सकिने 	
२	कार्यक्रमका सहभागीलाई भत्ता प्रतिदिन	५००। गाँउपालिका स्तरमा ४००। वडा स्तरमा ।	<ul style="list-style-type: none"> ● सिप विकास तालिमको हकमा बढिमा १:१० सम्म सहभागी राख्न सकिने ● क्षमता विकास तालिम/कार्यक्रमको हकमा बढिमा ४० जना सम्म सहभागी राख्न सकिने ● वास्तविक यातायात खर्च उपलब्ध गराउन सकिने ● पलिका स्तरमा यातायात नदिएमा एकमुस्त १००। दिने 	
३	कार्यक्रम संयोजक प्रतिदिन	१००। गाँउपालिका स्तरमा ६००। वडा स्तरमा	<ul style="list-style-type: none"> ● वास्तविक यातायात खर्च उपलब्ध गराउन सकिने 	
४	कार्यालय सहयोगी प्रतिदिन	५००। गाँउपालिका स्तरमा ४००। वडा स्तरमा	<ul style="list-style-type: none"> ● वास्तविक यातायात खर्च उपलब्ध गराउन सकिने 	
३	खाजा खर्च गा पा भित्र	१५०।००	<ul style="list-style-type: none"> ● सहभागी संख्या, सहजकर्ता, कार्यक्रम संयोजक, सहयोगी कर्मचारी भन्दा बढीमा ५ जना सम्मलाई मात्र खाजाको व्यवस्थापन गर्न सकिने । ● विशिष्ट व्यक्तिहरु आमन्त्रित गरेको खण्डमा निजहरुको खाना, खाजा खर्च वापत बढिमा एकमुष्ठ रु. २००।०० सम्म खर्च गर्न सकिने । तर विशिष्ट व्यक्तिहरुको उपस्थिति भएको प्रमाणित हुनुपर्ने । 	
	खाजा खर्च गा पा बाहिर	२५०।००		
४	सहभागी खाना (प्रति सहभागी प्रति खुराक)गा पा भित्र	२५०।००		
	सहभागी खाना (प्रति सहभागी प्रति खुराक)गा पा बाहिर	४५।०		
५	आवासीय कार्यक्रम भए (प्रति सहभागी प्याकेजमा- २ छाकको खाना, खाजा- नास्ता, आवास)	१००।०००		
६	सहभागी स्टेसनरी	१००।००	<ul style="list-style-type: none"> ● लेखनको लागि डायरी र डटपेन उपलब्ध गराउने 	
७	कार्यक्रमका लागि मसलन्द प्रति कार्यक्रम	२००।०००	<ul style="list-style-type: none"> ● १ दिनको कार्यक्रमको लागि मात्र ● सो भन्दा माथिको भए आवश्यक भएमा मात्र दैनिक रु. ५००।०० थप गर्न सकिने 	
८	व्यानर प्रति कार्यक्रम	१००।०००	<ul style="list-style-type: none"> ● सामान्य कार्यक्रमको हकमा मात्र ● विशेष कार्यक्रम र विशेष व्यानर भए औचित्यता हेरी दोब्बर गर्न सकिने 	
९	हलभाडा प्रति दिन	१००।०००	<ul style="list-style-type: none"> ● स्थान अनुसार कम लागेमा सोही अनुसार, प्रचलित दररेट अनुसार 	
१०	प्रतिवेदक प्रतिदिन	१००।०००	<ul style="list-style-type: none"> ● वास्तविक यातायात खर्च उपलब्ध गराउन सकिने 	
१ हप्ता सम्मको कार्यक्रमको लागि (सीप विकास सम्बन्धी मात्र)				
१	सीप विकास तालिम सहजिकरण गरे वापतको पारिश्रमिक प्रति सत्र/प्रति कार्यपत्र	१८०। गाँउपालिका स्तरमा १,०००। वडा स्तरमा	<ul style="list-style-type: none"> ● १ दिनमा ४ सत्र भन्दा बढि राख्न नपाईने ● १ जनालाई औचित्य हेरी बढिमा २ सत्र सम्म दिन सकिनेछ । ● वास्तविक यातायात खर्च उपलब्ध गराउन सकिने ● जिल्ला बाहिरको भए नियमानुसार दै.भ.भ. उपलब्ध गराउने ● सो भन्दा बढि दिनुपर्ने अवस्था भए संचालक समितिको निर्णय गराई दिन सकिने 	
२	कार्यक्रमका सहभागी भत्ता प्रतिदिन	५०। गाँउपालिका स्तरमा ४०। वडा स्तरमा	<ul style="list-style-type: none"> ● १ कार्यक्रममा बढिमा ४० जना सम्म सहभागी राख्न सकिने ● वास्तविक यातायात खर्च उपलब्ध गराउन सकिने 	
३	कार्यक्रम संयोजक प्रतिदिन	१००। गाँउपालिका स्तरमा	<ul style="list-style-type: none"> ● वास्तविक यातायात खर्च उपलब्ध गराउन सकिने 	

		६००। वडा स्तरमा	
४	कार्यक्रम सहयोगी प्रतिदिन	५००। गाँउपालिका स्तरमा ४००। वडा स्तरमा	● वास्तविक यातायात खर्च उपलब्ध गराउन सकिने
३	खाजा खर्च	१५०।००	● सहभागी संख्या, सहजकर्ता, कायूक्रम संयोजक, सहयोगी कर्मचारी भन्दा बढीमा ५ जना सम्मलाई मात्र खाजाको व्यवस्थापन गर्न सकिने ।
	खाजा खर्च गा पा बाहिर	२५०।००	●
४	सहभागी खाना (प्रति सहभागी प्रति खुराक)	२५०।००	
	सहभागी खाना (प्रति सहभागी प्रति खुराक)गा पा बाहिर	४५।०	
५	आवासीय कार्यक्रम भए (प्रति सहभागी प्याकेजमा— २ छाकको खाना, खाजा— नास्ता, आवास)	खाना ४५०।०० प्रति छाक खाजा २५० प्रति छाक आवास ५०० प्रति दिन गरी जम्मा १६५।० प्रतिदिन	● गा पा भित्रको हकमा सि न ३ र ४ वर्मोजिम हुने ।
६	सहभागी स्टेसनरी	१००।००	● लेखनको लागि डायरी र डटपेन उपलब्ध गराउने
७	कार्यक्रमका लागि मसलन्द प्रति कार्यक्रम	२०००।००	● १ दिनको कार्यक्रमको लागि मात्र ● सो भन्दा माथिको भए आवश्यक भएमा मात्र दैनिक रु. ५००।०० थप गर्न सकिने ● सीप विकास तालिमको हकमा तालिमको प्रकृति अनुसारको आवश्यक कच्चा पदार्थ वा सामग्रीको प्रचलित बजार दर अनुसार गर्ने
८	व्यानर प्रति कार्यक्रम	१०००।००	● सामान्य कार्यक्रमको हकमा मात्र ● विशेष कार्यक्रम र विशेष व्यानर भए औचित्यता हेरी दोब्बर गर्न सकिने
९	हलभाडा प्रति दिन	१५००।००	● स्थान अनुसार कम वा बढी लागेमा सोही अनुसार

१ हप्ता भन्दा माथिको कार्यक्रमको लागि (सीप विकास सम्बन्धी मात्र)

१	मुख्य सहजकर्ता पारिश्रमिक प्रतिदिन	१०००।००	● एउटा तालिममा सके सम्म १ जना भन्दा बढि सहजकर्ता प्रयोग नगर्ने
२	सहायक सहजकर्ता पारिश्रमिक प्रतिदिन	५००।००	● सहभागी १० जना भन्दा बढी भएमा र अति आवश्यक पर्ने तालिममा मात्र प्रयोग गर्ने
३	वस्तुगत टेवा प्रति सहभागी	५०००।००	● वस्तुगत टेवा भन्नाले सीप उपयोग कार्यमा अभिप्रेरित गर्न सहायता स्वरूप प्रदान गरिने वस्तु जस्तै : बाखाको माउ, मौरीको घार, विउविजन तथा अन्य साधन वा प्रविधि । तर वस्तुगत टेवा प्रदान गर्ने कार्यक्रम भने स्वीकृत भएको हुनपर्दछ । सो रकम भन्दा बढी पर्ने भएमा सम्पूर्ण खर्च स्वयं व्यहोर्नु पर्नेछ ।
४	हलभाडा प्रतिदिन	१५००।००	● स्थान अनुसार कम वा बढी लागेमा सोही अनुसार

गोष्ठी, सेमिनार, सम्मेलन, कार्यशालाको कार्यपत्रको टिप्पणीकर्ता

१	पारिश्रमिक प्रति कार्यपत्र	१०००।००	● एउटा कार्यपत्रमा दुईजना भन्दा बढि टिप्पणीकर्ता राख्न नहुने
---	----------------------------	---------	--

सबै कार्यक्रमको हकमा

१	विविध (प्रमाणपत्र, पानी, सरसफाई, फोटोकपि आदिका लागि) एकमुष्ठ	१५००।००	● १ दिन भन्दा बढीको कार्यक्रम भएमा प्रति दिन ५००। थप
---	--	---------	--


कुनै संस्था मार्फत तालिम संचालन गर्नु परेमा मथिकै नर्म्स लागू हुने र ओभरहेड खर्च (संस्थागत सहयोग) वापत कूल प्रस्तावित खर्चको ५ प्रतिशत राख्न सकिनेछ ।

परिच्छेद ६.


कार्यविधिको संशोधन :यो कार्यविधि संशोधन गर्नु परेमा मानव संशाधन विकास संचालक समितिले संशोधनको मस्यौदा तयार गरी कार्यपालिकाको बैठकमा पेश गर्नुपर्नेछ।

कार्यक्रम कार्यान्वयन सम्बन्धी

प्रस्तावना



(आर्थिक वर्ष)



पेश गर्ने संस्था :

संस्थाको छाप :

मिति :

१. गाँउसभाबाट स्वीकृत कार्यक्रमको नाम : गाँउपालिकास्तरीय/वडास्तरीय :
२. संचालन गरिने प्रस्तावित कार्यक्रमको नाम :
३. कार्यक्रमको प्रमुख उद्देश्यहरु : (बढिमा ३ वटा)
- क)
ख)
ग)
४. कार्यक्रमको अवधि : क) दिन: ख) शुरु मिति:
५. कार्यक्रम संचालन गर्ने स्थान :
६. कार्यक्रमबाट लाभान्वित हुने वर्ग :
७. कार्यक्रमबाट लाभान्वित हुने वर्गको संख्या : महिला: पुरुष: जम्मा:
८. स्वीकृत बजेट विवरण:
- गाँउपालिकाबाट रु. : विषयगत कार्यालयबाट रु. :
गैससबाट रु.: अन्यबाट रु.:
- कूल जम्मा रु. :
९. कार्यान्वयन गर्ने व्यक्ति/निकाय/संस्था :
- गाँउपालिका मार्फत, वडा कार्यालय मार्फत, उपभोक्ता समिति मार्फत,
गैसस मार्फत,
 विज्ञ/व्यक्ति मार्फत,

१०. प्रमुख अपेक्षित नतिजाहरु :

११. प्रस्तावित कार्यक्रम अन्तर्गत संचालन गरिने प्रमुख क्रियाकलाप/विषयवस्तु/सहजकर्ताहरुको विवरण

१२. प्रस्तावित खर्चको विवरण

१३. प्रस्तावित कार्यक्रमको पारदर्शिता र गुणस्तर सुनिश्चितता

(माथि उल्लेखित कुनै टेबल अपुग भएमा छुटै थप गरी यसै साथ संलग्न गर्न सकिने छ ।)

अनुसूचि २

भुक्तानि लिंदा आवश्यक पर्ने कागजातहरु

- प्रतिवेदन
- सहभागी/ प्रशिक्षक/ अनुगमनकर्ता/ सहयोगी/ संयोजकको हाजिरी
- अनुमानित खर्च र यथार्थ खर्चको विवरण
- विल, भर्पाई, रसिद आदी ।
- तालिम अघि तालिमको लागि प्रस्तावित खर्चको विवरण सहभागिहरुले देखिने गरि प्रकाशन गरेको फोटो अनिवार्य राख्नु पर्नेछ ।
- वडाको कर्मचारीले संचालन गरेको हकमा माथिको वाहेक वडा समितिको निर्णय र सम्पन्न सहित सिफारिस राख्नु पर्नेछ ।